


कोरोना माहमारीले विश्वलाई नै आक्रान्त पारेको वर्तमान समयमा यसको प्रभावबाट न्यायालय पनि अछुतो रहन सकेको छैन। यस विषम परिस्थितिमा विगत १ महिना भन्दा बढी समय देखि नेपालमा निषेधाज्ञा जारी भई न्यायिक कामकारवाहीमा असर परेको कारण मुद्दाको सुनुवाई विद्युतीय/भर्चुअल माध्यमबाट गर्नको लागि सम्मानित सर्वोच्च अदालतबाट अदालतमा श्रव्यदृश्य संवाद (भिडियो कन्फेरेन्स) मार्फत सुनुवाई सञ्चालन सम्बन्धी निर्देशिका, २०७८ जारी भईसकेको र यस अदालतको मिति २०७८।०२।२८ गते सरोकारवालाहरुसँगको परामर्ष र छलफलबाट निर्णय भए वमोजिम विद्युतीय/भर्चुअल माध्यमबाट थुनुवा मुद्दाको सुनुवाई गर्ने भनी निर्णय गरेको हुँदा सो को माध्यमको रूपमा zoom app छनौट गरी प्रयोगमा ल्याइएको छ। यसको प्रयोगमा सहजीकरणको लागि यस अदालतले प्रयोगकर्ता दिग्दर्शन (user manual) तयार पारी यस अदालतको वेवसाइटमा समेत प्रकाशित गरेको छ।

1 प्रयोगकर्ता दिग्दर्शन (user manual)

- सबै भन्दा अगाडी तपाईंको कम्प्युटरमा zoom सफ्टवेयर install गर्नु पर्ने हुनेछ। install गर्नको निम्ति दिईएको link मा गई zoom सफ्टवेयर download गर्नुहोला।



- माथि दिईएको browser मा गएपछि zoom client for meeting मा दिईएको download मा click गरी zoom download गर्नु होला।



- Download गरिएको फाइल सम्बन्धित फोल्डरमा गई ZoomInstaller.exe मा Click गरी Install गर्न होला।
- Zoom Install गर्नको निम्ति Run मा Click गर्नुहोला।
- त्यसपछि Zoom Installer मा १-१००% सम्म progress भएको देखिन्छ र Zoom Install हुन्छ।
- Zoom Install भएपछि ZOOM फाईल OPEN गर्नुहोला। Zoom Open भएपछि तल देखाईएको जस्तो देखिनेछ।




- त्यसपछि Join a Meeting मा Click गर्नुहोला र अदालतबाट प्रदान गरिएको Meeting ID र आफ्नो नाम राखि Join गर्नु होला। (कृपया आफ्नो नाम उल्लेखित अनिवार्य गर्नु होला।)

Join Meeting


Your Name

- Remember my name for future meetings
- Do not connect to audio
- Turn off my video

- अदालतबाट प्राप्त Meeting id र Passcode राखि Join Meeting मा Click गर्नुहोला ।
- अदालतबाट पहिचान भएपछि Join with Video मा Click गर्नुहोला ।
- त्यसपछि तपाईंको Screen मा देखिएको Join with Computer Audio मा Click गरेर Video conference मार्फत अब तपाईंले इजलास समक्ष जोडिनु हुन्छ ।



- इजलास समक्ष शान्त वातावरण र अनावश्यक नबोनलनको निमित्त MUTE/UNMUTE गर्नुहोला तर Video भने Stop गर्नु पाईने छैन। Mute / Unmute गर्नको लागि audio button मा click गर्नुहोला।
- अन्त इजलास सकिएको जानकारी पछि इजलास बाहिर निस्कनको निमित्त Leave Meeting अवश्य गर्नुहोला।
- केही कारण बस तपाईंले कुनै Picture, Documents, वा अन्य नजिर इजलास समक्ष पेश गर्नुपरे भनेमा अग्रिम जानकारी दिई इजलासमा खटिएका अधिकृतज्यूले उचित थानेमा तपाईंलाई Co-Host को अधिकार दिई तपाईंले आफ्नो file लाई आफ्नो Screen Share गरी इजलास समक्ष पेश गर्नु सक्नेछ।
- तपाईंले Share Screen गर्नको निमित्त Share Screen मा Click गर्नुहोला।



- त्यसपछि तपाईंले Screen लाई choose गरेर Share मा Click गर्नुहोला ।
- इजलास समक्ष पेश गर्ने फाईल देखाउने कार्य सम्पन्न भएपछि Stop Share गर्नु हुन अनुरोध गरिन्छ ।

